

आइची केन् प्रहरी बाट सूचना

आइची केन् मा साइकल को दुर्घटना संग संबन्धित सडक दुर्घटना रोकथाम को लागि रेइवा ३वर्ष३महिना मा 「साइकलको सुरक्षित र उचित प्रयोग तथा प्रवर्धन गर्न」 नियम ल्याएका छौं ।



आइची केनमा २०२१/१०/१ बाट साइकल प्रयोग गर्दा हेल्मेट लगाउनु पर्ने दाइत्व ,साइकलको बिमा अनिवार्य गरियो ।

बयस्कले पनि बालकले पनि हेल्मेट प्रयोग गरौं ।

साइकल प्रयोग गर्दा सवारी उपयुक्त हेल्मेट लगाउने प्रयास गरौं ।
साइकल दुर्घटना मा मृत्यु भएका ७०प्रतिसतको टाउकोमा गहिरो चोट लागेको पाईएको छ ।
सवारी हेल्मेट उपयुक्त तरिकाले प्रयोग गरि जीवन बचाउनुहोस् ।



साइकल बिमामा समाबेस हौं ।

साइकल चालककोलागी साइकल दायित्व बिमामा समाबेसिकरण अनिवार्य गरियो ।
यदि साइकल चालक सडक दुर्घटनाको दोसी ठहर भएमा ठुलो रकम क्षतिपुर्ती तिर्नु पर्ने हुन्छ त्यसैले अनिवार्य रुपमा बिमामा समाबेस हुनुहोस ।



साइकल चढ्दा कुनकुन कुरामा ध्यान दिंदा राम्रो हुन्छ ?



साइकल सडकमा चलाउन पर्ने सिद्धान्त साइकल फुटपातमा चलाउन पाउनु अपबाद मात्र हो



फुटपातमा पैदलयात्री को प्राथमिकता रहने छ



साइकल चलाउदा,सडकको बायाँकिनारा बाट चलाउनु पर्छ ।



「रोक्नुहोस」 भनेको ठाउँमा अनिवार्य एकपटक रोकिएर सुरक्षा जाँच गर्नुहोस् ।



चोक मा ट्राफिक बत्ति को पालना



रातमा बत्ति बालौं



मध्यपान सेबन् गरेर साइकल चढ्न प्रतिबन्धित छ ।



साइकल मा २ जना चढ्न प्रतिबन्धित छ ।



साइकलमा समानान्तर सवार प्रतिबन्धित छ ।